

क्र. सं.	प्रश्न	विकल्प १	विकल्प २	विकल्प ३	विकल्प ४	सहि विकल्प	इकाइ
१	ए भन्ने व्यक्तिले छिमेकीको सवारी साधनको बीमा गरि दिनु नहुने बीमाको कुन सिद्धान्त अन्तरगत पर्दछ?	परम् सदविश्वासको सिद्धान्त	योगदानको सिद्धान्त	क्षतिपुर्तिको सिद्धान्त	बीमायोग्य हितको सिद्धान्त	४	३
२	तलका मध्ये बीमाको सहायक सिद्धान्त भनेर कुनलाई बुझाउछ ?	प्रत्यासनको सिद्धान्त	बीमायोग्य हितको सिद्धान्त	क्षतिपुर्तिको सिद्धान्त	योगदानको सिद्धान्त	१	३
३	बीमा दावीमा सहयोग गरेवापत अभिकर्ताले के पाउँछ?	कमिशन	पारिश्रमिक	अन्य	कुनै पनि होइन	४	८
४	लघु निर्जीवन बीमा भन्नालेबीमा सम्झनुपर्छ?	जीवन	सम्पत्ति	जीवन तथा सम्पत्ति	सबै बीमा	३	८
५	निर्जीवन बीमा दावीमाक्षतिपूर्ती पाइन्छ?	बीमाइक भन्दा बढी	वास्तविक क्षति बराबर	क्षतिभन्दा बढी	बीमाशुल्क अनुशार	२	८
६	निर्जीवन बीमामा एक भन्दा बढीमा बीमा गर्दा दावीपाइन्छ ।	एउटा बीमकबाट	दुईवटै बीमकबाट	दुईवटै बीमकबाट पाइदैन	कुनै पनि होइन	१	८
७	बीमा दावीमा प्राधिकरणको भूमिकासमान रहन्छ ।	उच्च अदालत	पुनरावेदन अदालत	जिल्ला अदालत	सर्वोच्च अदालत	३	८
८	निर्जीवन बीमा दावीमाअनिवार्य चाहिन्छ ।	दावी फारम	सामूहिक जमानी गरिएको कागजात	सम्पत्ति क्षतिको प्रमाण	माथिका सबै	४	८
९	प्रस्ताव फाराममा अभिकर्ताको नाम र इजाजत पत्र न उल्लेख गर्नु पर्छ ?	पर्छ	पर्दैन	नाम मात्र उल्लेख गर्नुपर्छ	इजाजतपत्र नम्बरमात्र उल्लेख गर्नुपर्छ	१	५
१०	लघु बीमा निर्देशन २०७९ बमोजिम लघु जीवन बीमालेखको अधिकतम बीमाइक कति हुनुपर्छ ?	२ लाख	३ लाख	४ लाख	५ लाख	४	५
११	पुरक करार कुन प्रकारको बीमालेखमा समावेश हुन सक्छ ?	म्यादी बीमालेखमा	सावधिक बीमालेखमा	आजिवन बीमालेखमा	माथिका सबै	४	५
१२	ग्राहक पहिचान फाराम बीमालेख बिक्री भएपछि कसले राख्छ ?	बीमकले	बीमितले	नेपाल बीमा प्राधिकरणले	अभिकर्ताले	१	५
१३	प्रस्ताव फाराम कसले भर्नु पर्छ ?	बीमा गर्ने व्यक्तीले	अभिकर्ताले	बीमकले	नेपाल बीमा प्राधिकरणले	१	५
१४	बीमाशुल्क भुक्तानी गर्ने तथा किस्ता भुक्तानी गर्ने सूचना कसले कसको लागि निकाल्ने गर्छ ?	प्राधिकरणले बीमकको लागि	बीमकले बीमितको लागि	बीमकले अभिकर्ताको लागि	अभिकर्ताले बीमितको लागि	२	५
१५	लघु बीमा निर्देशन, २०७९ अनुसार लघु जीवन बीमा व्यवसाय गर्ने बीमकले कति प्रकारका लघुजीवन बीमालेख जारी गर्न सक्दछ ?	एक	दूई	तीन	चार	४	५
१६	बीमाशुल्क भुक्तानी रसिद कसको लागि हो ?	बीमकको लागि	बीमितको लागि	प्राधिकरणको लागि	अभिकर्ताको लागि	२	५

१७	लघुबीमालेखको मूल कागज कसले राख्नुपर्छ ?	अभिकर्ता र बीमकले एक एक प्रति	बीमित र अभिकर्ताले एक एक प्रति	बीमितले	बीमक र बीमितले एक एक प्रति	४	५
१८	प्रस्ताव फारममा बीमितले कसको विवरण उल्लेख गर्नुपर्छ ?	व्यक्तिगत विवरण	आफन्तको विवरण	प्राधिकरणको विवरण	अभिकर्ताको विवरण	१	५
१९	बीमितले बीमालेखको अख्तियारी सुम्पिएको कुरा बीमकलाई जानकारी गराउनु पर्छ कि पर्दैन ?	पर्छ	पर्दैन	अभिकर्तालाई दिनु पर्छ	प्राधिकरणलाई दिनु पर्छ	१	५
२०	पुरक करार कसरी जारी गरिन्छ ?	मुल बीमालेखमा समावेश गरी	पुरक करार मात्र	माथीका दुवै	पुरक करार जारी गर्न पाइदैन	१	५
२१	तलका मध्ये कुन चाही बीमाशुल्क भुक्तानी तरिका हो ?	वार्षिक	अर्धवार्षिक	त्रैमासिक	माथिका सबै	४	५
२२	प्रस्ताव फारममा जानी जानी झुठ्ठा विवरण दिएमा के हुन्छ ?	बीमालेख जारी हुन्छ	केही फरक पर्दैन	बीमा दाबी इन्कार हुन सक्छ	अभिकर्ताको कमिशन कट्टा हुन्छ	३	५
२३	बीमाशुल्क नलिई बीमालेख जारी गर्नु हुन्छ कि हुदैन ?	हुन्छ	हुदैन	बीमकले चाहेमा हुन्छ	अभिकर्ताले सिफारिश गरेमा हुन्छ	२	५
२४	इच्छाएको व्यक्तिको बारेमा बीमकलाई जानकारी दिनु पर्छ कि पर्दैन ?	पर्छ	पर्दैन	बीमकले माग गरेमा मात्र दिनु पर्छ	अभिकर्तालाई मात्र दिए पुग्छ	१	५
२५	पाँच वर्ष बीमाशुल्क भुक्तानी भई सकेको एकल बीमालेखको समर्पण मूल्य गणनाको सूत्र के हो ?	बीमाइकको ७५ प्रतिशत	बीमाइकको ८० प्रतिशत	बीमाइकको ८५ प्रतिशत	बीमाइकको ९० प्रतिशत	४	६
२६	लघु बीमा अभिकर्ता कति प्रकारका हुन्छन् ?	व्यक्तिगत	संस्थागत	माथिका दुवै	A मात्र	३	१०
२७	लघुबीमा अभिकर्ताको इजाजतपत्र कसले जारी गर्छ ?	नेपाल बीमा प्राधिकरण	नेपाल बीमक संघ	जीवन बीमक संघ	पुनर्बिमक	१	१०
२८	लघुबीमा अभिकर्ताको कमिशन रकम कसले भुक्तानी गर्दछ ?	बीमकबाट	पुनर्बीमकबाट	विमितबाट	नेपाल बीमा प्राधिकरणबाट	१	१०
२९	लघुबीमा अभिकर्ताले गलत कार्य गरेमा कारवाही गर्ने निकाय कुन हो ?	बीमा कम्पनी	नेपाल बीमा प्राधिकरण	बीमक संघ	नेपाल सरकार	२	१०
३०	लघुबीमा अभिकर्तालाई इन्सेटिभ बापतको थप सुबिधा कसले उपलब्ध गराउँछ ?	बीमक	नेपाल बीमक संघ	बिमित	नेपाल बीमा प्राधिकरण	१	१०
३१	लघुबीमा अभिकर्ताले स्थायी लेखा नम्बर (PAN) लिनुपर्छ कि पर्दैन ?	पर्छ	पर्दैन	बाध्यकारी छैन	कुनै पनि होइन	१	१०
३२	लघुबीमा अभिकर्ताले कति वटा लघुबीमा कम्पनिमा काम गर्न पाइन्छ ?	१ वटा	२ वटा	२ भन्दा बढी	सबै	३	१०
३३	एउटै व्यक्तिले लघु जीवन बीमा र लघु निर्जीवन बीमामा काम गर्न पाउँछ कि पाउँदैन ?	पाइन्छ	पाइदैन	अवस्था हेरी पाइन्छ	कुनै पनि होइन	१	१०

३४	लघुबीमाको लक्षित वर्ग कुन हो ?	गरीब,न्यून आय भएका वर्ग	पिछडिएको क्षेत्रका बासिन्दा	सीमान्तकृत समुदाय	माथिका सबै	४	१०
३५	एउटा बीमा कम्पनीबाट अर्को बीमा कम्पनीमा जोखिम हस्तान्तरण गर्ने प्रक्रियालाई.....भनिन्छ ।	जीवन बीमा	निर्जीवन बीमा	पुनर्वीमा	माथिका कुनै पनि होइन ।	३	१
३६	बीमाको उद्देश्य _____ हो ।	समान जोखिममा परेका मानिसहरूलाई सँगै ल्याउनु	दावी भुक्तानी गर्नु	प्रिमियम संकलन गर्नु	माथिका सबै	४	१
३७	राम र श्याम घोडा दौडमा वाजी राखेका छन् । यो कुन जोखिम अन्तर्गत पर्दछ ?	सट्टेवाजी जोखिम	गैर-वित्तीय जोखिमहरू	विनाशकारी जोखिम	शुद्ध जोखिम	१	१
३८	बीमा भनेको के हो ?	बीमित र अभिकर्ताको बिचको करार हो	बीमक र बीमित बिचको करार हो	बीमक र अभिकर्ता बिचको करार हो	माथिको सबै	२	२
३९	जीवन बीमा गरेमा के हुन्छ ?	आर्थिक सुरक्षा	भविष्यका लागि बचत	कर छुट	माथिको सबै	४	२
४०	लघु बीमाले कुन वर्गका समुदायलाई लक्षित गर्दछ ?	मध्यम वर्ग	न्यून आय वर्ग	संभ्रान्त वर्ग	माथिका सबै	२	२
४१	लघु निर्जीवन बीमा भन्नाले के बुझिन्छ ?	सम्पतिको बीमा	मानिसको बीमा	मानिस र सम्पतिको बीमा	माथिका सबै	१	२
४२	कस्तो खाले आम्दानीको आधारमा बीमा गर्न पाइदैन ?	सरकारी जागीरबाट प्राप्त तलब	पैत्रिक सम्पत्ती	श्रोत नखुलेको आम्दानी	कुनै पनि होइन	३	४
४३	बीमा गरे बापत बीमकलाई तिरिने रकमलाई के भनिन्छ ?	बीमा शुल्क	बोनस रकम	बीमा सापट	बीमङ्क	१	४
४४	बीमा करार मौखिक पनि हुन सक्छ ?	सक्छ	सक्दैन	निर्जीवन बीमामा हुनसक्छ	जीवन बीमामा हुन सक्छ	२	११
४५	लघुबीमामा पुनर्बीमा गरिन्छ कि गरिदैन ?	गरिदैन	आंशिक गरिन्छ	अनिवार्य गरिन्छ	अनिवार्य छैन	३	११
४६	बीमा कम्पनीको प्रदेश कार्यालयको स्वीकृति कस्ले गर्छ ?	बीमा कम्पनी आफै	प्रदेश सरकार	बीमा प्राधिकरण	स्थानिय सरकार	३	७
४७	बीमा पोलिसी जारी गर्न बिमकको बीमा स्वीकृत पत्र आवश्यक हुन्छ कि हुदैन ?	हुदैन	हुन्छ	बीमकमा भरपर्छ	प्राधिकरणमा भरपर्छ	१	७
४८	बीमितका लागि बीमा स्वीकृत भएको भर पर्दो प्रमाण यी मध्य कुन हो?	बीमा स्वीकृत पत्र	बीमा पोलिसी	विकल्प (क) र (ख)	प्रस्ताब फारम	२	७
४९	यी बीमकहरूमा कसलाई पेशागत थप (Occupational Extra) शुल्क लाग्छ?	ट्रेकिङ गाईड	पाईलट	एयर होस्टज	माथिको सबै	४	७
५०	KYC को Full Form के हो?	Know your Company	Know Your Customer	Know Your Client	Know Your Country	२	७